





जुन भूमि तिमीहरू लिनैदछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्छ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्छ्यो।

לְמַטַּר	וּבְקִעַת	הָרִים	אֶרֶץ	לְרִשְׁתָּהּ	שָׁמָּה	עֲבָרִים	אֲתָם	אֲשֶׁר	וְהָאָרֶץ	11
वर्षाबाट	र-उपत्यकाहरूको	पहाडहरूको	देश	अधिकार-गर्न	त्यहाँ	पार-गर्दैछौ	तिमीहरू	जहाँ	तर-देश	
<a href="#">H4306</a>	<a href="#">H1237</a>	<a href="#">H2022</a>	<a href="#">H0776</a>	<a href="#">H3423</a>	<a href="#">H8033</a>				<a href="#">H0776</a>	

הַשָּׁמַיִם  
आकाशको  
מֵימֵי  
पानी  
תְּשִׁיחָהּ  
पिउँछ  
H4325 H8354 H8064

तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पर्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।

אֶלְהֵיךָ	יְהוָה	עֵינֵי	תְּמִיד	אֲתָהּ	הִרְשָׁה	אֶלְהֵיךָ	יְהוָה	אֲשֶׁר-	אֶרֶץ	12
तिम्रा-परमेश्वरका	परमप्रभु	आँखा	सधैं	त्यसलाई	हेरचाह-गर्नुहुन्छ	तिम्रा-परमेश्वरले	परमप्रभु	जुन	देश	
<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H8548</a>	<a href="#">H0853</a>	<a href="#">H1875</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H0776</a>	

כָּה  
त्यसमा-छन्  
וְעַד  
र-सम्म  
אֲחֵרִית  
अन्त्य  
שָׁנָה:  
वर्षको  
ס  
—  
H8141 H0319 H5704 H8141 H7225

परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरुदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।

הַיּוֹם	אֲתֶכֶם	מִצְוָה	אֲנֹכִי	אֲשֶׁר	מִצְוֹתַי	אֶל-	תְּשִׁמְעוּ	שָׁמַע	אִם-	וְהָיָה	13
आज	तिमीहरूलाई	आज्ञा-दिँदैछु	मैले	जुन	मेरा-आज्ञाहरू	—	सुन्छौ-तिमीहरू	सुनेर	यदि	र-हुनेछ	
<a href="#">H3117</a>	<a href="#">H0853</a>	<a href="#">H6680</a>	<a href="#">H0595</a>		<a href="#">H4687</a>	<a href="#">H0413</a>	<a href="#">H8085</a>	<a href="#">H8085</a>		<a href="#">H1961</a>	

וְלֵעֲבֹדוֹ  
र-उहाँको-सेवा-गर्नु  
אֶלְהֵיכֶם  
तिम्रा-परमेश्वरलाई  
יְהוָה  
परमप्रभु  
אֶת-  
—  
לְאַהֲבָהּ  
प्रेम-गर्नु  
נְפְשֵׁכֶם:  
प्राणले  
וּבְכָל-  
र-आफ्नो-सबै  
לְבַבְכֶם  
हृदयले  
בְּכָל-  
आफ्नो-सबै  
H5315 H3605 H3824 H3605 H5647 H0430 H3068 H0853 H0157

“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।’

וְתִירְשֶׁנָּה	דְּגָנְךָ	וְאֶסְפְּתֶנָּה	וּמִלְקֹשׁ	יִוְרָה	בְּעֵתוֹ	אֲרֻצְכֶם	מִטָּר-	וְנָתַתִּי	14
र-तिम्रा-दाखरस	तिम्रा-अन्न	र-उठाउनेछौ	र-बसन्तको	शरदको	समयमा	तिम्रा-देशमा	वर्षा	तब-दिन्छु-मैले	
<a href="#">H8492</a>	<a href="#">H1715</a>	<a href="#">H0622</a>	<a href="#">H4456</a>	<a href="#">H3138</a>	<a href="#">H6256</a>	<a href="#">H0776</a>	<a href="#">H4306</a>	<a href="#">H5414</a>	

וַיִּצְהַרְךָ  
र-तिम्रा-तेल  
H3323

यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।

וְשָׁבַעְתָּ:	וְאָכַלְתָּ	לְבַחְמוֹתַי	בְּשָׂדֶךָ	עֵשֶׂב	וְנָתַתִּי	15
र-तृप्त-हुनेछौ	र-खानेछौ	तिम्रा-पशुहरूको-लागि	तिम्रा-खेतमा	घाँस	र-दिन्छु-मैले	
<a href="#">H7646</a>	<a href="#">H0398</a>	<a href="#">H0929</a>		<a href="#">H6212</a>	<a href="#">H5414</a>	

अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’

אֲחֵרִים	אֱלֹהִים	וְעַבְדֹתָם	וּסְרֹתָם	לְבַבְכֶם	יִפְתָּהּ	פֶּן	לְכֶם	הַשָּׁמַר	16
अरूका	देवताहरू	र-सेवा-गर्न्यौ	र-हट्यौ-तिमीहरू	तिम्रा-हृदय	भ्रमित-होस्	नभनून्	आफूलाई	होशियार-गर	
<a href="#">H0312</a>	<a href="#">H0430</a>	<a href="#">H5647</a>	<a href="#">H5493</a>	<a href="#">H3824</a>		<a href="#">H6435</a>		<a href="#">H8104</a>	

וְהִשְׁתַּחֲוִיתָם  
र-दण्डवत-गर्न्यौ  
לָהֶם:  
तिमीहरूलाई  
H7812

“मूर्ख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।

17 וְהָאֲדָמָה מִטָּר וְהָיָה וְלֹא-הַשָּׁמַיִם אֶת-וְעָצָר בְּכֶם יְהוָה אֶת-וְיָרֶה אֶת- 17  
 र-भूमिले वर्षा हुनेछैन र-हुनेछैन आकाशलाई — र-रोक्नुहुन्छ तिमीहरूसँग परमप्रभुको रिस तब-बल्नेछ  
 H0127 H4306 H1961 H3808 H8064 H0853 H6113 H3068 H0639 H2734

אֲשֶׁר לֹא תִתֵּן אֶת-יְבוּלָהּ וְאֶבְדָּתֶם מִהָרָה מֵעַל הָאָרֶץ בָּאֵל מִהָרָה יְבוּלָהּ אֶת-תִּתֵּן לֹא  
 जुन असल देश बाट चाँडे र-नाश-हुनेछौ-तिमीहरू आफ्नो-उपज — दिनेछैन दिनेछैन  
 H0776 H4120 H0006 H2981 H0853 H5414 H3808

יְהוָה: לְכֶם: יְהוָה: 17  
 परमप्रभुले तिमीहरूलाई दिँदै-हुनुहुन्छ तिमीहरूलाई दिनेछैन  
 H5414 H3068

यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडे नै मर्नेछौ।

18 וְשָׂמֶתֶם אֶת-יְבוּלָהּ אֶת-יְבוּלָהּ אֶת-יְבוּלָהּ אֶת-יְבוּלָהּ 18  
 तिनलाई र-बाँध तिम्नो-प्राणमा र-माथि तिम्नो-हृदयमा माथि यी मेरा-वचनहरू — र-राख  
 H0853 H7194 H5315 H3824 H0428 H1697 H0853

לְאוֹת: עֵינֵיכֶם: בֵּין לְטֹטְפֹת וְהָיוּ יְדֹכֶם עַל-לְאוֹת  
 चिन्हको-रूपमा तिम्नो-आँखाको बीचमा भालको-रूपमा र-होउन् तिम्नो-हातमा माथि चिन्हको-रूपमा  
 H0996 H2903 H1961 H3027 H0226

“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।

19 וְלִמְדָתֶם אֶת-וְלִמְדָתֶם אֶת-וְלִמְדָתֶם אֶת-וְלִמְדָתֶם 19  
 र-तिमी-हिँड्दा तिम्नो-घरमा तिम्नो-घरमा-बस्दा तिनबारेमा बोल्न तिम्नो-सन्तानहरूलाई — तिनलाई र-सिकाउ  
 H3212 H3427 H1696 H0853 H0853 H3925

בָּרֶךְ: וּבְקִוְיָ: וּבְשִׁבְכָהּ: 19  
 बाटोमा र-तिमी-उठ्दा र-तिमी-सुत्दा  
 H7901 H1870

यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।

20 מִזִּזְוֹת: עַל-וּבְשִׁבְכָהּ: 20  
 र-तिम्नो-ढोकाहरूमा तिम्नो-घरको ढोकाका-चौखटहरूमा माथि र-लेख  
 H8179 H4201 H3789

यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख।

21 לְמַעַן יְרַבּוּ יְמֵיכֶם: 21  
 ताकि तिम्नो-घरमा तिम्नो-घरमा-बस्दा तिम्नो-घरमा तिम्नो-घरमा तिम्नो-घरमा तिम्नो-घरमा तिम्नो-घरमा तिम्नो-घरमा तिम्नो-घरमा  
 H7650 H0127 H3117 H3117 H4616

וְהָיָה: עַל-הַשָּׁמַיִם: כִּי-יָמִי: לְהֵם: לְתַת: לְאַבְתֵּיכֶם: יְהוָה: 21  
 — पृथ्वीको माथि आकाशको आकाशको-दिनहरूजस्तो तिनीहरूलाई दिन तिम्नो-पुर्खाहरूलाई परमप्रभुले  
 H0776 H8064 H3117 H5414 H0001 H3068

तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

אֲנֹכִי	אֲשֶׁר	הָאֵת	הַמְצִנָּה	כָּל־	אֶת־	הַשְּׁמֵרוֹן	שְׁמֵר	אִם־	כִּי
मैले	जुन	यी	आज्ञाहरू	सबै	—	पालन-गर्नु-तिमीहरूले	पालनगरेर	यदि	किनभने
<a href="#">H0595</a>		<a href="#">H2063</a>	<a href="#">H4687</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H8104</a>	<a href="#">H8104</a>		

דְּרָכָיו	בְּכָל־	לְלֶכֶת	אֲלֵהֵיכֶם	יְהוָה	אֶת־	לְאַהֲבָה	לְעִשְׂתָּהּ	אֲתַכֶּם	מְצִנָּה
मार्गहरूमा	उहाँका-सबै	हिँड्नु	तिम्रा-परमेश्वरलाई	परमप्रभु	—	प्रेम-गर्नु	पालन-गर्न	तिमीहरूलाई	आज्ञा-दिँदैछु
<a href="#">H1870</a>	<a href="#">H3605</a>	<a href="#">H3212</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0853</a>	<a href="#">H0157</a>		<a href="#">H0853</a>	<a href="#">H6680</a>

וְלֹדְבָקָהּ בּוֹ:  
उहाँसँग  
र-जोडिनु  
[H1692](#)

“मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।

גֹּיִם	וַיִּרְשָׁתֶּם	מִלְפָּנֵיכֶם	הָאֵלֵהּ	הַגּוֹיִם	כָּל־	אֶת־	יְהוָה	וְהוֹרִישׁ
जातिहरूलाई	र-अधिकार-गर्नेछौ	तिम्रो-अगाडिबाट	यी	जातिहरूलाई	सबै	—	परमप्रभुले	तब-निकाल्नुहुन्छ
	<a href="#">H3423</a>	<a href="#">H6440</a>	<a href="#">H0428</a>		<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H3068</a>	<a href="#">H3423</a>

גְּדֻלָּיִם וְעֵצָמַיִם מְכֻסִּים:  
तिमीहरूभन्दा  
र-बलवान  
ठूला  
[H6099](#)

तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।

וְהַלְבָּנוֹן	הַמְדְבָר	מִן־	יְהוָה	בּוֹ	רִגְלֵיכֶם	כָּה־	תְּדַרְדְּרָה	אֲשֶׁר	הַמְקִוִּים	כָּל־	
र-लेबानोन	उजाड-स्थान	बाट	हुनेछ	तिम्री	त्यसमा	तिम्रो-खुट्टाले	पैताला	टेक्नेछ	जहाँ	ठाउँ	सबै
<a href="#">H3844</a>			<a href="#">H1961</a>			<a href="#">H7272</a>	<a href="#">H3709</a>	<a href="#">H1869</a>		<a href="#">H4725</a>	<a href="#">H3605</a>

מִן־הַנְּהַר הַנְּהַר נְהַר־ פְּרַת וְעַד הַיָּם הַאֲחֵרוֹן יְהוָה גְּבֻלְכֶם:  
तिम्रो-सीमाना हुनेछ पश्चिमी समुद्र र-सम्म फरात नदी नदी बाट  
[H1366](#) [H1961](#) [H0314](#) [H3220](#) [H5704](#) [H6578](#) [H5104](#) [H5104](#)

तिमीहरूले टेके जति भूमि तिमीहरू के हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लेबानोन दक्षिणमा मरूभूमिसम्म हुनेछ।

אֲלֵהֵיכֶם	יְהוָה	וַיִּתֵּן	וּמִוֹרְאֵיכֶם	פַּחַדְיֶכֶם	בְּפָנֵיכֶם	אִישׁ	וַיִּתְצַב	לֹא־
तिम्रा-परमेश्वरले	परमप्रभु	राख्नुहुन्छ	र-तिम्रो-भय	तिम्रो-डर	तिम्रो-अगाडि	कोही-पनि	खडा-हुन	खडा-हुन-सक्नेछैन
<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H5414</a>		<a href="#">H6343</a>	<a href="#">H6440</a>	<a href="#">H0376</a>	<a href="#">H3320</a>	<a href="#">H3808</a>

עַל־	פְּנֵי	כָּל־	הָאָרֶץ	אֲשֶׁר	תְּדַרְכֵּנִי	כָּה־	כַּאֲשֶׁר	דְּבַר	לְכֶם:	ס
माथि	सम्पूर्ण	सबै	देशमा	जहाँ	पाइला-टेक्नेछौ-तिमीहरू	जहाँ	जसरी	भन्नुभयो	तिमीहरूलाई	—
	<a href="#">H6440</a>	<a href="#">H3605</a>	<a href="#">H0776</a>		<a href="#">H1869</a>			<a href="#">H1696</a>		

परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।

רֹאֵה	אֲנֹכִי	גִּתָּן	לְפָנֵיכֶם	הַיּוֹם	בְּרַכָּה	וּקְלָלָהּ:
हेर	मैले	राख्दैछु	तिम्रो-अगाडि	आज	आशीर्वाद	र-श्राप
<a href="#">H7200</a>	<a href="#">H0595</a>	<a href="#">H5414</a>	<a href="#">H6440</a>	<a href="#">H3117</a>	<a href="#">H1293</a>	<a href="#">H7045</a>

“आज म तिमीहरूलाई केही रोज्ने मौका दिँदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।

אֶת־	הַבְּרָכָה	אֲשֶׁר	תְּשָׁמְעוּ	אֶל־	מְצִוֹת	יְהוָה	אֲלֵהֵיכֶם	אֲשֶׁר	אֲנֹכִי
—	आशीर्वाद	यदि	सुन्छौ-तिमीहरू	—	आज्ञाहरू	परमप्रभु	तिम्रा-परमेश्वरका	जुन	मैले
	<a href="#">H1293</a>		<a href="#">H8085</a>	<a href="#">H0413</a>	<a href="#">H4687</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>		<a href="#">H0595</a>

מְצִוָּה אֲתַכֶּם הַיּוֹם:  
आज्ञा-दिँदैछु  
तिमीहरूलाई  
आज  
[H3117](#) [H0853](#) [H6680](#)

आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।

מִן बाट	וְסִרְתָּם र-हट्यौ-तिमीहरू	אֱלֹהֵיכֶם तिम्रा-परमेश्वरका	יְהוָה परमप्रभु	מִצְוֹת आज्ञाहरू	אֶל- —	תִּשְׁמְעוּ सुन्दै-तिमीहरू	לֵא सुन्दै-नौ	אִם- यदि	וְהִקְלַלְתָּ र-श्राप	28
	<a href="#">H5493</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H4687</a>	<a href="#">H0413</a>	<a href="#">H8085</a>	<a href="#">H3808</a>		<a href="#">H7045</a>	
אֲשֶׁר जसलाई	אֲחֵרִים अरूका	אֱלֹהִים देवताहरू	אֲחֵרֵי पछि	לְלֵבָת जानेर	הַיּוֹם आज	אֲתֶכֶם तिमीहरूलाई	מִצְוָה आज्ञा-दिदैछु	אֲנֹכִי मैले	אֲשֶׁר जुन	הַיְרָרָה बाटो
	<a href="#">H0312</a>	<a href="#">H0430</a>		<a href="#">H3212</a>	<a href="#">H3117</a>	<a href="#">H0853</a>	<a href="#">H6680</a>	<a href="#">H0595</a>		<a href="#">H1870</a>
							וְ —	יִדְעֶתֶם: चिन्दै-नौ-तिमीहरूले	לֵא- चिनेकै-नौ	
								<a href="#">H3045</a>	<a href="#">H3808</a>	

तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दै-नौ।

בֶּ- प्रवेश-गर्दैछौ	אתָה तिमी	אֲשֶׁר- जहाँ	הָאָרֶץ देश	אֶל- मा	אֱלֹהֵיךָ तिम्रा-परमेश्वरले	יְהוָה परमप्रभु	יְבִיאֶךָ ल्याउनुहुन्छ-तिमीलाई	כִּי जब	וְהָיָה र-हुनेछ	29
	<a href="#">H0935</a>		<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0935</a>		<a href="#">H1961</a>	
עַל- माथि	הַקְּלָלָה श्राप	וְאֶת- र	גְּרִזִּים गरिजिम	הָרָ पहाड	עַל- माथि	הַבְּרָכָה आशीर्वाद	אֶת- —	וְנִתְּנָה तब-घोषणा-गर	לְרִשְׁתָּהּ अधिकार-गर्न	שְׁמָהּ त्यहाँ
	<a href="#">H7045</a>	<a href="#">H0853</a>	<a href="#">H1630</a>	<a href="#">H2022</a>		<a href="#">H1293</a>	<a href="#">H0853</a>	<a href="#">H5414</a>	<a href="#">H3423</a>	<a href="#">H8033</a>
								וְיָבֵל: एबाल	הָרָ पहाड	
									<a href="#">H2022</a>	

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।

הַיִּשָּׁב बस्ने	הַכְּנַעֲנִי कनानीको	בְּאֶרֶץ देशमा	הַשָּׁמֶשׁ सूर्यको	מִבּוֹא अस्ताउने	הַיְרָרָה बाटो	אֲחֵרֵי पछाडि	הַיְרָרָה यर्दनको	בְּעֶבֶר पारि	הַנָּהָר तिनीहरू	הַלְא- के-होइन-तिनीहरू	30
	<a href="#">H3427</a>	<a href="#">H0776</a>	<a href="#">H8121</a>	<a href="#">H3996</a>	<a href="#">H1870</a>		<a href="#">H3383</a>	<a href="#">H5676</a>	<a href="#">H1992</a>	<a href="#">H3808</a>	
						מִמֶּנָּה: मोरेका	אֵלֹהֵי रूखहरू	אֲזָל नजिकै	הַגִּלְגָּל गिलगालको	מוֹל सामु	בְּעֶרְבָה अराबामा
						<a href="#">H4176</a>	<a href="#">H0436</a>	<a href="#">H0681</a>	<a href="#">H1537</a>	<a href="#">H4136</a>	<a href="#">H6160</a>

यी पर्वतहरू मोरेका बजरॉट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।

יְהוָה परमप्रभु	אֲשֶׁר- जुन	הָאָרֶץ देश	אֶת- —	לְרִשְׁתָּהּ अधिकार-गर्न	לְבֹא प्रवेश-गर्न	הַיְרָרָה यर्दन	אֶת- —	עֲבָרִים पार-गर्दैछौ	אֲתֶם तिमीहरू	כִּי किनभने	31
	<a href="#">H3068</a>	<a href="#">H0776</a>	<a href="#">H0853</a>	<a href="#">H3423</a>	<a href="#">H0935</a>	<a href="#">H3383</a>	<a href="#">H0853</a>				
			בָּה: त्यसमा	וַיִּשְׁבְּתֶם- र-बस्नेछौ	אֶתָה त्यसलाई	וַיִּרְשְׁתֶּם र-अधिकार-गर्नेछौ	לְכֶם तिमीहरूलाई	נָתַן दिदै-हुनुहुन्छ	אֱלֹהֵיכֶם तिम्रा-परमेश्वरले		
			<a href="#">H3427</a>	<a href="#">H0853</a>	<a href="#">H3423</a>		<a href="#">H3423</a>	<a href="#">H5414</a>	<a href="#">H0430</a>		

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ

לְפָנֶיכֶם तिम्रा-अगाडि	נָתַן राख्दैछु	אֲנֹכִי मैले	אֲשֶׁר जुन	הַמְשַׁפְּטִים न्यायहरू	וְאֶת- र	הַחֲקִים विधिहरू	כָּל- सबै	אֶת- —	לְעֵשׂוֹת गर्नलाई	וּשְׁמֵרְתֶם र-पालन-गर	32
	<a href="#">H6440</a>	<a href="#">H5414</a>	<a href="#">H0595</a>	<a href="#">H4941</a>	<a href="#">H0853</a>	<a href="#">H2706</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H8104</a>		
										הַיּוֹם: आज	
										<a href="#">H3117</a>	

तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।